

आम्दा नेपालको सूचना नं. 008260/AMDA/102/207879 बमोजिम प्रस्तावका शर्तहरू

१. **प्रस्ताव फारमको शूलक:** प्रस्तावका शर्तनामा सहितको प्राविधिक तथा आर्थिक प्रस्ताव फारम आम्दा नेपालमा एकमुष्ट रू. ५,०००।०० शूलक वुझाइ खरिद गर्न सकिन्छ । प्रस्ताव फारम खरिद गर्दा संवन्धित खरिदकर्ताले कम्पनी/फर्म दर्ता/नविकरण प्रमाणपत्र, व्यवसाय सञ्चालन गर्न छुट्टै स्विकृति लिनुपर्नेमा स्विकृति, कर दर्ता प्रमाणपत्रको प्रतिलिपि, आ.व. २०७७/०७८ को करचुक्ता प्रमाणपत्र र निवेदन पेश गर्नु पर्नेछ ।
२. **प्रस्ताव खरिदकर्ताले मात्र प्रस्ताव बुझाउन सक्ने:** जुन कम्पनी वा फर्मको नाममा प्रस्ताव खरिद गरेको हो, सोही कम्पनीको नाममा मात्र प्रस्ताव पेश गर्नु पर्नेछ । आम्दा नेपालले उपलब्ध गराएको प्रस्ताव फारमको सक्कल प्रतिमा आवश्यक पूर्ण विवरण भरी प्रस्ताव बुझाउनु पर्छ ।
३. **प्रस्ताव फारम अलग अलग शिलबन्दी गरी बुझाउनु पर्ने:** आपूर्तिकर्ता/प्रस्तावकले तीनवटा छुट्टाछुट्टै खाममा निम्न प्रस्ताव/कागजात राखी प्रत्येक खाम लाइ शिलबन्दी गरी तोकिएको मिति र समय भित्र आम्दा नेपाल, केन्द्रीय कार्यालयमा बुझाउनु पर्नेछ । रितपूर्वक प्राप्त नभएको प्रस्ताव फारम स्वतः रद्द हुनेछ ।

क. योग्यता (शर्तनामा मञ्जुरी तथा बैंक जमानत आदी)

- कम्पनी/फर्म दर्ता/नविकरण प्रमाणपत्र
- व्यवसाय सञ्चालन गर्न छुट्टै स्विकृति लिनुपर्नेमा स्विकृति
- कर दर्ता प्रमाणपत्रको प्रतिलिपि
- आ.व. २०७७/०७८ को करचुक्ता प्रमाणपत्र
- जम्मा रू. ७५०,०००।०० (सात लाख पचास हजार मात्र) बराबरको मिति २०७९।०३।३० गते सम्म मान्य हुने बैंक जमानत (विड वन्ड) ।
- कम्पनीको तर्फबाट दस्तखत गर्ने अख्तियारी पत्र ।
- तोकिएको शर्तनामा मञ्जुरी फारममा आवश्यक विवरण भर्ने र प्रत्येक पानामा कम्पनी/फर्मको तर्फबाट अख्तियारी प्राप्त व्यक्तिको दस्तखत, नाम सहित कम्पनी/फर्मको छाप लगाएको हुनुपर्नेछ ।
- योग्यता मापनको फारम वि.सं. २०७८।१२।०४ गते दिउसो ३ वजे प्रस्तावक वा निजहरूको प्रतिनिधिको रोहवरमा खोलिने छ ।

ख. **प्राविधिक प्रस्ताव:** तोकिएको ढाँचामा आवश्यक विवरण भर्ने र प्रत्येक पानामा कम्पनी/फर्मको तर्फबाट अख्तियारी प्राप्त व्यक्तिको दस्तखत, नाम सहित कम्पनी/फर्मको छाप लगाएको हुनुपर्नेछ ।

ग. **आर्थिक प्रस्ताव:** तोकिएको ढाँचामा आवश्यक विवरण भर्ने र प्रत्येक पानामा कम्पनी/फर्मको तर्फबाट अख्तियारी प्राप्त व्यक्तिको दस्तखत, नाम सहित कम्पनी/फर्मको छाप लगाएको हुनुपर्नेछ ।

४. **प्रिविड मिटिङ्ग**: आम्दा नेपालले आपूर्तिकर्ता/प्रस्तावकहरु सँग वि.सं. २०७८।११।३० गते, विहान ११:३० बजे आम्दा नेपाल केन्द्रिय कार्यालयमा प्रि-विड मिटिङ्ग गर्ने छ ।
५. **प्रस्ताव बुझाउने अन्तिम मिति/समय**: आपूर्तिकर्ता/प्रस्तावकले तीनवटा छुट्टाछुट्टै खाममा प्रस्ताव/कागजात राखी प्रत्येक खाम लाइ शिलवन्दी गरी वि.सं २०७८।१२।०४ गते, दिउसो २ वजे भित्र आम्दा नेपाल, केन्द्रीय कार्यालयमा बुझाइ दर्ता गराउनु पर्नेछ । रितपूर्वक प्राप्त नभएको तथा दर्ता नभएको प्रस्ताव फारम स्वतः रद्द हुनेछ ।
६. **ईजाजत प्राप्त गरेको हुनुपर्ने**: आम्दा नेपालमा प्रस्ताव बुझाउने आपूर्तिकर्ता/प्रस्तावकले संवन्धित, प्रस्ताव फारममा तोकिएको सामान बिक्री गर्ने इजाजत प्राप्त गरेको हुनुपर्छ ।
७. **अधिकतम मूल्य**: आपूर्तिकर्ता/प्रस्तावकले प्रस्ताव गरेको उपकरण Computed Tomography (CT) Scan को प्रस्तावित अधिकतम मूल्य रु. ३,००,००,०००।- (अक्षरूपी तीन करोड मात्र) हुनुपर्छ ।
८. **एकमुष्ठ मूल्य प्रस्ताव**: आपूर्तिकर्ता/प्रस्तावकले प्रस्तावको साथमा Computed Tomography (CT) Scan को पूर्ण रूपमा सञ्चालन गर्न आवश्यक पर्ने Technical Specification मा समावेश भए बमोजिमका सम्पूर्ण सामग्रीहरु सहितको दरभाऊ एकमुष्ठ पेश गर्नु पर्नेछ ।
९. **संज्ञौता गर्ने समयसिमा**: आपूर्तिकर्ता/प्रस्तावकले पेश गरेको प्रस्ताव आंशिक वा पूर्ण रूपमा छनौट गर्ने वा नगर्ने पूर्ण अधिकार आम्दा नेपालमा सुरक्षित रहने छ । प्रस्ताव छनौट भएको प्रस्तावक/आपूर्तिकर्ताले कम्तिमा रु. १५,००,०००।- (अक्षरूपी पन्ध्र लाख मात्र) बराबरको कम्तिमा तीन वर्ष मान्य हुने बैंक जमानत (परफरमेन्स वोण्ड) पेश गरी सूचना पाएको मितिले ७ दिन भित्र संज्ञौता गरिसक्नु पर्नेछ ।
१०. **आपूर्ति र सञ्चालनमा ल्याउने समयसिमा**: आपूर्तिकर्ता/प्रस्तावकले खरिद आदेश प्राप्त गरेको मितिले ६० दिन भित्र आम्दा अस्पताल, दमक, झापामा तोकिएको मेशिन जडान गरी परिक्षण सम्पन्न गर्नुपर्छ ।
११. **बैंक जमानत जफत हुने र कालोसुचीमा राखिने**: प्रस्तावनाका शर्त उलंघन भएको वा प्रस्ताव छनौट भएकोमा संज्ञौता गर्न नआएको अवस्थामा आपूर्तिकर्ता/प्रस्तावकले पेश गरेको बैंक जमानत (विड वोण्ड) जफत गरिनेछ । आपूर्तिकर्ता/प्रस्तावकले प्रस्ताव तथा संज्ञौतामा तोकिएका शर्तको पालना नगरेमा वा एक महिना भन्दा वढी अवधिसम्म विग्रेको मेशिनलाइ मरमत गरी सञ्चालनमा ल्याउन नसकेमा वा शर्त अनुरूप नयाँ मेशिन सट्टामा उपलब्ध गराउन नसकेमा आपूर्तिकर्ता/प्रस्तावकले पेश गरेको बैंक जमानत (परफरमेन्स वोण्ड) जफत गरिनेछ । बैंक जमानत गर्नु परेको अवस्थामा संवन्धित आपूर्तिकर्ता/प्रस्तावकलाइ कालोसुची राख्ने व्यवस्था गरिनेछ ।
१२. **विल जारी गर्ने र अग्रिम करकट्टा**: आपूर्तिकर्ता/प्रस्तावकले आपूर्तिगर्ने सम्पूर्ण सरसामानको जडान र परिक्षण सम्पन्न भए पछि आम्दा नेपालको नाममा विल जारी गर्नुपर्नेछ । नेपालको प्रचलित कानून वमोजिम लाग्ने कर एकमुष्ठ अग्रिम कट्टा गरि आंशिक भुक्तानी गरिनेछ । आंशिक भुक्तानी भएको तर कर एकमुष्ठ कट्टा गरिएकोमा समेत संज्ञौता अनुरूप बैंक जमानत (परफरमेन्स वोण्ड) जफत गरी कालोसुचीमा राख्न वाधा पर्ने छैन ।
१३. **वारेन्टी तथा निशुल्क मर्मत एवं सट्टा**: आपूर्तिकर्ता/प्रस्तावकले प्रस्ताव गर्ने Computed Tomography (CT) Scan, आम्दा नेपालले सञ्चालनमा ल्याएको मितिबाट कम्तिमा तीन वर्ष सम्म निशुल्क मर्मत संभार गर्नुपर्नेछ । मेशिन विग्रेको सूचना पाएको मितिले १ महिना भित्र मरमत सम्पन्न गरी पूर्णरूपमा

सञ्चालनमा ल्याउन नसकेमा आपूर्ति गरेकै वा सो भन्दा उच्च गुणस्तर र क्षमतायुक्त नयाँ मेशिन सट्टा गर्नुपर्नेछ । पहिलो तीन वर्षको अवधिमा मेशिन विग्रेर सेवा अवरूद्ध भएमा, सेवा अवरूद्ध भएको समयमावधि तीन वर्ष पछि थप हुनेछ । थप भएको समयमा समेत मेशिन विग्रैमा समय थप हुँदै जानेछ । पूर्णरूपमा मेशिन सञ्चालनमा आएको तीन वर्ष नपुग्दा सम्म निशुल्क मरमत र नयाँ मेशिन सट्टा गर्नु पर्ने दायित्व यथावत रहनेछ ।

१४. **तालिम:** आपूर्तिकर्ता/प्रस्तावकले प्रस्ताव गर्ने Computed Tomography (CT) Scan को प्रयोगकर्तालाइ, आवश्यक परेको वखत निशुल्क तालिम दिनुपर्छ ।
१५. **मर्मतको समयसिमा:** आपूर्तिकर्ता/प्रस्तावकले प्रस्ताव गर्ने Computed Tomography (CT) Scan बिग्रिएमा सूचना पाएको २४ घण्टा भित्र मर्मत वा नयाँ मेशिन दिएर सेवा सुचारू गर्नुपर्छ ।
१६. **भुक्तानी:** आपूर्तिकर्ता/प्रस्तावकले मेशिन जडान गरी परिक्षण सम्पन्न गरे पश्चात् आम्दा नेपालले प्रस्तावित जम्मा मूल्यको पचास प्रतिशत वा रु. १,५०,००,०००।- (एक करोड पचास लाख) मध्ये जुन रकम कम हुन्छ सो रकम उपलब्ध गराउने छ । बाँकि रकम तीन वर्ष भित्र प्रत्येक वर्ष असार महिनाको अन्त्यमा किस्तावन्दीमा भुक्तानी गर्नेछ ।
१७. **छनौटको अधिकार:** आपूर्तिकर्ता/प्रस्तावकले पेश गरेको प्रस्ताव आंशिक वा पूर्ण रूपमा छनौट गर्ने वा नगर्ने पूर्ण अधिकार आम्दा नेपालमा सुरक्षित रहने छ ।

हामीले आम्दा नेपालको सूचना नं. 008260/AMDA/102/207879 बमोजिम सूचनामा तोकिएको शर्त पालना गर्ने मञ्जुरी सहित यो प्रस्ताव पेश गरेको छौं ।

प्रस्ताव पेश गर्ने

फर्मको नाम:

हस्ताक्षर:.....

हस्ताक्षर गर्नेको नाम:

पद:

मिति: